

**SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LTD.**

Central Office, Kathmandu

UNAUDITED FINANCIAL RESULTS**As at 4th Quarter (2076/03/31) of Fiscal Year 2075/76**

Figs. In NPR ('000)

S. No.	Particulars	This Quarter Ending (Asadh end 2076)	Previous Quarter Ending (Chaitra end 2075)	Corresponding Previous Year Quarter ending (Asadh end 2075)
1	Total Capital and Liabilities	16,180,342	14,728,864	11,711,599
1.1	Paid Up Capital	628,888	628,888	628,888
1.2	Reserve and Surplus	1,125,004	987,974	702,471
1.3	Debenture and Bond	-	-	-
1.4	Borrowings	5,803,337	5,112,057	3,845,494
1.5	Deposit (a+b)	7,490,475	7,007,656	5,761,384
	a. Domestic Currency	7,490,475	7,007,656	5,761,384
	b. Foreign Currency	-	-	-
1.6	Income Tax Liability	-	-	-
1.7	Other Liabilities	1,132,637	992,289	773,362
2	Total Assets (2.1 to 2.7)	16,180,342	14,728,864	11,711,599
2.1	Cash and Bank Balance	137,004	81,266	175,738
2.2	Money at Call and Short Notice	454,937	429,376	565,573
2.3	Investments	455,996	462,471	420,370
2.4	Loans and Advances	14,400,760	13,134,945	10,150,292
2.5	Fixed Assets	42,669	45,195	44,061
2.6	Non Banking Assets.	-	-	-
2.7	Other Assets	688,977	575,612	355,564
3	Profit & Loss Account	Upto This Quarter	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	2,103,952	1,493,844	1,655,137
3.2	Interest Expense	1,038,291	724,820	789,887
	A. Net Interest Income (3.1-3.2)	1,065,661	769,024	865,250
3.3	Fees, Commission and Discount	10,336	7,043	191,315
3.4	Other Operating Income	288,774	197,712	-
3.5	Foreign Exchange Gain/Loss(Net)	-	-	-
	B. Total Operating Income	1,364,771	973,779	1,056,566
3.6	Staff Expenses	539,447	408,239	374,309
3.7	Other Operating Expenses	113,153	73,359	92,118
	C. Profit Before Provision	712,171	492,182	590,139
3.8	Provision for Possible Losses	49,235	44,587	51,519
	D. Operating Profit (C-3.8)	662,936	447,594	538,620
3.9	Non Operating Income/Expenses (Net)	-	-	978
3.10	Write Back of Provision for Possible Loss	977	977	1,893
	E. Profit from Regular Activities	663,913	448,572	541,491
3.11	Extra-ordinary Income/Expenses (Net)	88	87	282
	F. Profit before Bonus and Taxes	664,001	448,658	541,773
3.12	Provision for Staff Bonus	60,364	40,787	49,252
3.13	Provision for Tax	181,091	122,361	149,471
	G. Net Profit/Loss (F-3.12-3.13)	422,546	285,510	343,050
4	Ratios	At the end of This Quarter	At the end of Previous Quarter	At the end of Corresponding previous year quarter
4.1	Capital Fund to RWA	10.80%	10.78%	10.86%
4.2	Non Performing Loan (NPL) to Total loan	0.77%	0.92%	1.02%
4.3	Total Loan Loss Provision to NPL	199.81%	178.01%	165.14%
4.4	Cost of Funds	9.44%	9.28%	8.78%
4.5	Credit to Deposit Ratio (Calculated as per NRB Directives)	195.24%	190.57%	176.18%

Note : The above financial performance & position are subject to change from supervisory authority and Statutory Auditor.

Interest Rate

Savings

8%-9%

Loan and Advance

12%-18%

१. वित्तीय विवरण :

- (क) वित्तीय संस्थाको चौथो त्रैमासिक अवधिसम्मको बासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।
- (ख) प्रमुख वित्तीय अनुपातहरु:

प्रति सेयर आम्दानी	(मूल्य आम्दानी अनुपात) P/E ratio	प्रति सेयर नेटवर्थ	प्रति सेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
६७.१९	१३.०२	२७८.८९	२५७३	८%

२. व्यवस्थापकीय विश्लेषण :

- (क) यस त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण : कारोबारको वृद्धिसँगै वित्तीय संस्थाको मौज्जात, तरलता र आम्दानीको वृद्धि सन्तोषजनक रहेको छ ।
- (ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :
राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाले आ.व. २०७५/७६ को व्यवसायिक योजना अनुसार ५७ जिल्लामा ५ वटा शाखा/उपशाखा कार्यालयहरु थप गरि जम्मा १२८ शाखा/उपशाखा कार्यालयहरुबाट कुल २ लाख ३७ हजार ६ सय ९८ विपन्न घर परिवारमा लघुवित्त सेवा पुर्‍याइ सकेको छ । यस लघुवित्त वित्तीय संस्थाको आ.व. २०७५/७६ को चौथो त्रैमासिक समीक्षा अवधि सम्ममा १२८ वटा शाखा/उपशाखा कार्यालयहरुबाट कूल लगानीमा रहेको कर्जा रु. १४ अर्ब ६२ करोड र बचत तर्फ रु ७ अर्ब ४९ करोड पुगेको छ ।
- (ग) आगामी दिनमा कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच कम भएका क्षेत्रहरुलाई विशेष प्राथमिकता दिइने छ ।
- (घ) प्रभावकारी व्यवस्थापन सूचना प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणालीको आधारमा वित्तीय संस्थाले आफ्नो सेवालाई अझ बढी ग्राहकमुखी बनाउँदै मुलुकको एक नेतृत्वदायी लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुने लक्ष्य लिएको छ । यसको लागि कर्मचारी तथा ग्राहकको क्षमता अभिवृद्धिमा अरु बढी ध्यान दिइनेछ । हाल भइ रहेको विकेन्द्रीत तथाञ्च र सूचना प्रणालीलाई केन्द्रीयकरण गर्न केन्द्रीकृत बैकिङ्ग सफ्टवेयर खरिद गरी कार्यान्वयनमा ल्याइएको छ ।
- (ङ) विगतको अनुभवबाट वित्तीय संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना वा अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : देशमा बढ्दै गरेको लघुवित्त संस्थाहरु बीचको अस्वस्थ प्रतिस्पर्धा र सदस्यहरुको दोहोरोपना आदि कारणबाट वित्तीय संस्थालाई नकारात्मक प्रभाव पर्न सक्ने महसुस भएकोले सोको उचित व्यवस्थापन गरिदै आएको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

- (क) समीक्षा अवधिमा वित्तीय संस्थाले कसैको विरुद्धमा मुद्दा दायर गरेको छैन र वित्तीय संस्थाको विरुद्धमा कसैले मुद्दा दायर गरेको सूचना प्राप्त भएको छैन ।
- (ख) वित्तीय संस्थाका संस्थापक वा संचालकले वा संस्थापकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।
- (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विश्लेषण :

- (क) धितोपत्र बजारमा भएको यस संस्थाको सेयरको कारोबारमा समय समयमा उतार चढाव देखिएता पनि कारोबारको अवस्था भने सन्तोषजनक रहेको छ ।
- (ख) नेपाल स्टक एक्स्चेन्ज लि.को वेबसाइट: www.nepalstock.com.np अनुसार समिक्षा अवधिमा वित्तीय संस्थाको सेयरको कारोबार निम्नानुसार रहेको पाइएको छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य :	कारोबार भएको कूल दिन	कारोबार संख्या
रु.९८०/-	रु.८३०/-	रु.८७५/-	६३	११२६

५. समस्या तथा चुनौती :

देशमा बढ्दै गइरहेको लघुवित्त संस्थाहरुको संख्या संगै लघुवित्त कार्यक्रम र यसका सदस्यहरुको बढ्दो दोहोरोपना र कर्मचारीहरुको ड्रपआउट आदिलाई वित्तीय संस्थाले समस्या तथा चुनौतिका रूपमा लिएको छ । वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन, तालिम र समयानुकूल व्यवसायिक रणनीति अपनाई वित्तीय संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारी र विविधिकरण गर्दै खर्चमा मितव्ययीता अपनाईने छ ।

६. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंकबाट संस्थागत सुशासन अभिवृद्धिका लागि जारी गरिएका निर्देशनहरुको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य ऐन नियमहरुको पालना गरिनुका साथै वित्तीय संस्थाबाट प्रबन्ध-पत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियमावली, आन्तरिक लेखापरीक्षण निर्देशिका, बचत तथा कर्जा व्यवस्थापन निर्देशिका, सूचना प्रविधि निर्देशिका, सम्पत्ति तथा दायित्व व्यवस्थापन नीति, लगानी नीति, कर्जा नीति बनाई लागू गरिएको छ । व्यवस्थापनको साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ गर्न लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति शुद्धिकरण अनुगमन समितिले सक्रिय रूपले कार्य गरिरहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।